

शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, भुवाकोट
बागमती प्रदेश, नेपाल

प्रशासन, योजना तथा अनुगमन शाखा

शाखा प्रमुखको श्रेणी र पद : अधिकृत सातौं

समूह: प्रशासन शाखा

नाम थर: विष्णु प्रसाद न्यौपाने

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरू सम्पादन गर्नु गराउनु पर्दछ।



- स्थानीय तहको कर्मचारी प्रशासन तथा आवश्यकता अनुसार अन्य विषयहरूको विनियम तथा कार्यविधि निर्देशिकहरू तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने।
- गाउँ कार्यपालिकाको संगठन संरचनाको विवरण अद्यावधिक राख्ने।
- कर्मचारीहरूको बैठक व्यवस्थापनको कार्य गर्ने व्यवस्था मिलाउने।
- कार्यपालिका एवं गाउँसभाको बैठक व्यवस्थापनको कार्य गर्ने।
- कार्यपालिका एवं गाउँसभाको बैठकको निर्णय प्रतिलिपीहरू आवश्यकता अनुसार समयमै सम्बन्धित सबैलाई उपलब्ध हुन सक्ने व्यवस्था मिलाउने।
- सुशासन तथा संस्थागत विकास समितिको सदस्य-सचिव भूमिका निर्वाह गर्ने।
- कार्यालयका कर्मचारीहरूको व्यक्तिगत अभिलेख अद्यावधिक गरी राख्ने
- कार्यालयको कार्यबोझ हेरी मौजुदा दरवन्दीमा थपघट गर्नुपर्ने भए राय पेश गर्ने।
- स्वीकृत दरवन्दी अनुसार रिक्त पदहरूमा पूर्तिकालागि लोक सेवा आयोगमा पठाउने।
- अस्थायी र करारमा कार्यरत कर्मचारीहरूको म्याद थप गर्नु पर्ने भए सो को लागि समयमै निर्णयको लागि पेश गर्ने र आदेश अनुसार संज्ञौता पत्र तथा म्याद थपको पत्र तयार गर्ने व्यवस्था मिलाउने।

74.7.

बद्रिनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत




- कर्मचारीहरूको पदस्थापन, सरुवा, विदा, काज गर्नुका साथै हाजिरी तथा विदाको अभिलेख तयार गर्ने।
- कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतले तोके बमोजिमको कार्य गर्ने।
- कार्यालय समय तथा अनुशासनको पालना गराउने तथा कर्मचारीको सुपरिवेक्षणगरी दण्ड र पुरस्कारको लागि सिफारिश गर्ने।
- कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने गराउने।
- गाउँपालिकाबाट गठन भएका विभिन्न समिति तथा उपसमितिहरू विचको कार्यलाई समन्वयतात्मक रूपले सम्पादन गराउन समन्वयकारी भूमिका निर्वाह गर्ने।
- अन्तर्गतका उपशाखाहरूको काम कारवाहीको रेखदेख तथा नियन्त्रण गर्ने।
- गाउँपालिकाका विभिन्न शाखा, उपशाखा तथा इकाईहरू विच समन्वय ल्याउन आवश्यक कार्यहरू गर्ने।
- व्यवसाय, कृषि फर्म, कृषि समूह, उपभोक्ता समिति, जलस्रोत समिति दर्ता र नवीकरण जस्ता कार्यहरू गर्ने गराउने।
- पदपूर्तिका काममा प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक राय सुझाव प्रस्तुत गर्ने।
- अन्य निकाय वा कार्यालयहरूबाट सोधनी भै आएका चिठी पत्र आदिको जवाफ तयार गर्ने।
- सार्वजनिक सुनुवाईको व्यवस्था गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: विष्णु प्रसाद न्यौपाने</p> <p>पद: अधिकृत सातौँ (प्रशासन)</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>नाम: बद्रीनाथ लम्साल</p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p>
---	---





- केन्द्रीय र स्थानीय स्तरका कार्यक्रमहरूका आयोजनाहरूको लागत अनुमान प्राप्त भए पछि अन्यको हकमा आर्थिक वर्ष सुरु भएपछि कुन प्रकृयावाट कार्य गराउने टेण्डर, कोटेशन, आफ्नै सवारी साधन, अमानत वा उपभोक्ता समिति खोली कार्यान्वयको लागि पेश गर्ने।
- उपभोक्ता समितिवाट संचालन हुने योजनाहरूको हकमा उपभोक्ता समिति गठन सम्बन्धी कार्य गर्ने।
- जाँच पास भई सकेका योजनाहरूको हकमा अन्तिम किस्ता भुक्तानीको लागि आर्थिक प्रशासन शाखामा पठाउने।
- कार्यालयको निर्णय वमोजिम हयुमपाईप, कर्कटपाता, खानेपानी ट्युववेल, तारजाली आदि सामग्रीहरू वितरणका लागि संझौता गराई जिन्सी शाखामा सिफारिश गरी पठाउने।
- योजना कार्यान्वयको सिलसिलामा कुनै परिवर्तन वा निर्णय गर्नु आवश्यक भएमा निर्णयकोलागि आवश्यक कागजात सहित पेश गर्ने।
- उपभोक्ता समिति गठन गर्न लगाउने र उपभोक्ता समितिको क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम संचालन गराउने।
- अमानतवाट संचालन हुने योजनाहरू संचालनको व्यवस्था मिलाउने।
- योजना फरफारक समितिको बैठक समयमै बसाउन पहल गर्ने र निर्णय कार्यान्वयका लागि पेश गर्ने।
- योजनाहरूको चौमासिक तथा वार्षिक समिक्षा गर्न आवश्यक व्यवस्था मिलाउने।
- गाउँपालिकाको योजना कार्यान्वयन कार्यतालिका बनाई सो को अनुगमन गर्ने, गराउने।
- अनुगमन प्रणालीलाई सुदृढ बनाउन सहभागितात्मक अनुगमन प्रणालीलाई व्यवहारमा लागू गर्ने।
- गाउँपालिकासंग सम्बन्धित निकायहरू जस्तै विद्युत, खानेपानी, दूरसञ्चार, सडक, वातावरण, पर्यटन, आदिसँग कार्यगत सम्बन्ध स्थापना गर्ने।
- गाउँपालिकावाट सञ्चालित योजनाहरूको अन्तिम लेखा परिक्षण गराउने, प्रतिउत्तर तयार गर्ने तथा बेरुजु फछुयौटको लागि समन्वय गर्ने।
- राष्ट्रिय योजनाको लक्ष, नीति र संघ, प्रदेशको आवश्यकता अनुरूप दीर्घकालिन, आवधिक योजना तर्जुमा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने।
- योजना तर्जुमाको लागि आवश्यक पर्ने आधारभूत तथ्याङ्क संकलन गर्ने व्यवस्था मिलाई तथ्याङ्कमा आधारित आवधिक योजना तर्जुमा गर्ने, गराउने।


बदिलाय लन्डाल
प्रमुख प्रशासकीय अधिकृत



- आवधिक योजनाको मध्यावधी मूल्याङ्कन गराई सुधारको क्षेत्रहरूमा सुधार गर्न आवश्यक कार्य गर्ने।
- सहभागिता मूलक योजना तर्जुमा प्रकृया अवलम्बन गरी गाउँपालिकाको वार्षिक योजना तर्जुमा कार्य प्रक्रिया अघि बढाउने।
- गाउँसभा र गाउँ कार्यपालिकाबाट छनौट भएका योजनाहरूको अभिलेख राख्ने।
- योजना तथा कार्यक्रमहरूको अनुगमन कार्य योजना बनाई सो अनुसार अनुगमन गर्ने, गराउने।
- नियमानुसार प्रगति प्रतिवेदनहरू तयार गर्न लगाई समयमै सम्बन्धित निकायमा पठाउन आवश्यक व्यवस्था गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: सुरेश थापा</p> <p>पद: अधिकृत सातौँ (प्रशासन)</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>नाम: बद्रीनाथ लम्साल</p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p>
--	--

शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगौर, नुवाकोट
बागमती प्रदेश, नेपाल

पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा

नाम थर: शिशिर भट्टराई

शाखा प्रमुखको श्रेणी र पद : अधिकृत सातौं (ईन्जिनियर)

समूह: ईन्जिनियरिङ

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरू सम्पादन गर्नु गराउनु पर्दछ।




- स्थानीय तहको विकास निर्माण सम्बन्धी कार्यहरूको नीति तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने।
- गाउँपालिकाको विकास निर्माणको लागि भौगोलिक अवस्थाको आँकलन गरी आवश्यक योजना/कार्यक्रमहरूको पहिचान गर्ने।
- केन्द्रीय र स्थानीय स्तरका कार्यक्रमहरूका आयोजनाहरूको लागत अनुमान गर्ने, गराउने।
- योजना सञ्चालन गर्दा टेण्डर, कोटेशन, आफ्नै सवारी साधन, अमानत वा उपभोक्ता समिति) खोली कार्यान्वयनको लागि पेश गर्ने।
- उपभोक्ता समितिबाट संचालन हुने योजनाहरूको हकमा उपभोक्ता समिति गठन भई आएपछि सो अनुसार कार्य गर्ने।
- जाँच पास भई सकेका योजनाहरूको हकमा अन्तिम किस्ता भुक्तानीको लागि आर्थिक प्रशासन शाखामा पठाउने।
- कार्यालयको निर्णय वमोजिम ह्यूमपाईप, कर्कटपाता, खानेपानी ट्युबेल, तारजाली आदि सामग्रीहरू वितरणका लागि आवश्यक इस्टिमेट गरी पेश गर्ने।
- ठेक्का तथा E-Bidding सम्बन्धी कार्यहरू गर्ने।
- गाउँ सभा र गाउँ कार्यपालिकाबाट छनौट भएका योजनाहरूको अभिलेख राख्ने।
- निर्णय भए पश्चात कार्यान्वयनका लागि पेश गर्ने।
- कार्य सम्पन्न भएका योजनाहरूको अनुगमन गरी प्रतिवेदन पेश गर्ने।




बद्रिनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत



- वातावरण मैत्री विकासका योजनाहरु कार्यान्वयन गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: शिशिर भट्टराई</p> <p>पद: अधिकृत सातौं (ईन्जिनियर)</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>नाम: बद्रीनाथ लम्साल</p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p> <p></p>
--	--


शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, बुढाकोट
बागमती प्रदेश, नेपाल

शिक्षा युवा तथा खेलकुद शाखा
नाम थर: सुनेश अधिकारी
शाखा प्रमुखको श्रेणी र पद : अधिकृत सातौं (शिक्षा)

समूह: शिक्षा प्रशासन

कार्य सम्पादन सम्झौता


यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।

- स्थानीयस्तरमा खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय गर्ने।
- प्रारम्भिक बाल विकास तथा शिक्षा आधारभूत शिक्षा अभिभावक शिक्षा, औपचारिक शिक्षा, खुला तथा बैकपिक निरन्तर सिकाई, सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी निति कानून मापदण्ड, योजना तर्जमा, कार्यान्वयन, अनुगमन, मुल्यांकन र नियमन गर्ने।
- सामुदायिक, संघसस्थामा गुठी र सहकारी विद्यालय स्थापना अनुमति सन्चालन व्यवस्थान तथा नियमन गर्ने।
- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जुमा सन्चालन अनुमति अनुगमन र मूल्यांकन र नियमन गर्ने।
- गाउँ शिक्षा समिति विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन गर्ने।
- खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास गर्ने।
- खेलकुदको विकास र प्रवर्द्धन गर्ने।
- खेलकुद प्रतियोगिता आयोजना र सहभागीता सम्बन्धी कार्य गर्ने।
- अतिरिक्त क्रियाकलाप सम्बन्धी सम्बन्धी कार्य गर्ने।
- युवा जागरण, सशक्तिकरण र परिचालन सम्बन्धी कार्य गर्ने।
- युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास गर्ने।
- विद्यालयले स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू गरे, नगरेको सम्बन्धमा निरीक्षण गर्ने गराउने।









- 
 शिक्षक अभिवृद्धि कार्यक्रम
 शैरावगर, बुबाकोट
 २०७३
- सामुदायिक विद्यालयाका शिक्षक तथा कर्मचारीहरूको तलव प्रतिवेदन पारित गराउने।
 - विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिवृद्धि कार्यक्रम संघ गठन गर्ने गराउने।
 - कार्यपालिकाबाट स्वीकृत मापदण्डको आधारमा शिक्षकको सरुवा तयारी गर्ने।
 - विद्यालय व्यवस्थापन समितिको सिफारिसमा समितिमा शिक्षकलाई विद्यालय समय बाहेक वा विद्यालयको नियमित पठन पाठनमा असर नगर्ने गरी अतिरिक्त समयमा अन्यत्र कार्य गर्नु पूर्व स्वीकृत प्रदान गर्ने।
 - शिक्षकको गुणस्तर बढाउनको लागि शिक्षक प्रधानाध्यापक तथा व्यवस्थापन समितिका पदाधिकारीहरूको समय समयमा बैठक गोष्ठी वा तालिम संचालन गर्ने।
 - आधारभूत तहको अन्त्यमा लिइने परीक्षा सन्चालन गर्न परीक्षा सन्चालन समितिको सदस्य सचिव भई कार्य गर्ने।
 - नियुक्ति वा बढुवाको लागि आयोगबाट सिफारिस भई आएका शिक्षक वा कर्मचारीलाई विद्यालयमा नियुक्ति गर्ने व्यवस्था मिलाउने।
 - सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको सेवा विवरण तथा अन्य अभिलेख अद्यावधिक गर्ने गराउने।
 - शिक्षक वा कर्मचारीको कार्यसम्पादन मुल्याङ्कन गरी त्यसको विवरण आयोगमा पठाउने।
 - विद्यार्थी संख्या घट्न गई फाजिलमा परेका सामुदायिक विद्यालयका शिक्षकलाई शिक्षकलाई अर्कै सामुदायिक विद्यालयमा मिलान गर्न शिक्षा समितिमा सिफारिस गर्ने।
 - खेलकुदको संरचनाको पूर्वाधार निर्माण सञ्चालन तथा विकास गर्ने।
 - खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय गर्ने।
 - पाठ्यक्रम र पाठ्यसामग्रीको वितरण तथा कार्यान्वयन गर्ने।
 - विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्ने।
 - विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन गर्ने।
 - शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार गर्ने।
 - आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन गर्ने।
 - विद्यार्थी सिकाइ उपलब्धीको परीक्षण र व्यवस्थापन गर्ने।
 - विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन गर्ने।




 बटिकाला टाकाला
 शिक्षक अभिवृद्धि

- शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन गर्ने।
- स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्ने।
- माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन गर्ने।
- स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: सुनेश अधिकारी</p> <p>पद: अधिकृत सातौँ (शिक्षा)</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>नाम: बद्रिनाथ लम्साल</p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p>
---	---


शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, नुवाकोट

बागमती प्रदेश, नेपाल

स्वास्थ्य तथा सरसफाई शाखा

नाम थर: नारायण श्रेष्ठ

शाखा प्रमुखको श्रेणी र पद : जन स्वास्थ्य निरीक्षक

समूह: जन स्वास्थ्य

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।



- आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजना निर्माण, कार्यान्वयन तथा नियमन सम्बन्धी कार्य गर्ने।
- राष्ट्रिय तथा प्रदेश स्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण सम्बन्धी कार्य गर्ने।
- राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरूप जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन गर्ने।
- आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन गर्ने।
- अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन गर्ने।
- स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन गर्ने।
- सरसफाई सचेतनाको अभिवृद्धि गर्ने।
- रक्त सञ्चार सेवा तथा स्थानीय र ग्रामीण स्वास्थ्य सेवा गर्ने।
- औषधी पसल सञ्चालनको नियमन गर्ने।


बद्रिनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत





- स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन गर्ने।
- औषधी तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन गर्ने।
- औषधी र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र उचित वितरणको व्यवस्था गर्ने।
- स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन गर्ने।
- जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्वेलेन्स) गर्ने।
- प्रबर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनःस्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन गर्ने।
- जुनोतिक र कीटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन गर्ने।
- सूति, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने।
- जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन गर्ने।
- सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम गर्ने।
- आकस्मिक स्वास्थ्य सेवा प्रवाह गर्ने।
- स्वास्थ्य जनशक्तिको उचित व्यवस्थापन गर्ने।
- स्वास्थ्य चौकी/ ग्रामीण सामुदायिक स्वास्थ्य एकाइ/ अस्पताललाई नियमित अनुगमन तथ पृष्ठपोषण प्रदान गर्ने।
- स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धि गर्न तालिम, सभा, गोष्ठिको आयोजना गर्ने।
- रेकर्डिङ र रिपोर्टिङ गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो। दस्तखतः  कर्मचारीको नाम: नारायण श्रेष्ठ पद: जनस्वास्थ्य निरीक्षक मिति: २०८१/०५/	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो। दस्तखतः  नाम: बद्रीनाथ लम्साल पद: प्रमुख प्रशासकीय अधिकृत मिति: २०८१/०५/
--	--

शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

शेरावगर, नुवाकोट,
बागमती प्रदेश, नेपाल

बागमती प्रदेश, नेपाल

रोजगार सेवा केन्द्र

नाम थर: विजय के.सी.

शाखा प्रमुखको श्रेणी र पद : रोजगार संयोजक, छैठौं

कार्य सम्पादन सम्झौता



यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरू सम्पादन गर्नु गराउनु पर्दछ।

- स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्यांक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने।
- सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने।
- स्थानीय तहभित्र उपलब्ध हुन सक्ने रोजगारीका अवसरहरूको पहिचान गरी सो को सूचना प्रवाह गर्ने।
- स्थानीय तह भित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्यांक संकलन गर्ने, रोजगार नक्सांकन गर्ने तथा रोजगारीका अवसरको अभिलेखांकन गर्ने।
- रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने।
- रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान जानकारी उपलब्ध गराउने।
- बेरोजगारहरूको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने।
- आफ्ना काम कारवाहीको वारेमा नियमित रूपमा गाउँ कार्यपालिकामा प्रतिवेदन गर्ने।
- ऐन तथा नियमावली बमोजिम आफूले गरेका काम कारवाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा चौमासिक रूपमा र आवश्यकता अनुसार माग भएको जुनसुकै समयमा प्रतिवेदन पठाउने।
- आफ्नो कार्यक्षेत्र भित्रबाट वैदेशिक रोजगारीमा जान चाहनेका लागि सूचना सम्प्रेषण गर्ने।
- वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने।
- बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता बैंक खाता मार्फत वितरण गर्ने व्यवस्था मिलाउने।




बदामाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत

- रोजगारी तथा स्वरोजगारी सम्बन्धि सम्बन्धित स्थानीय तहमा कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने।
- रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: विजय के.सी.</p> <p>पद: रोजगार संयोजक, छैठौं</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>नाम: बद्रीनाथ लम्साल </p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p> <p>बद्रीनाथ लम्साल प्रमुख प्रशासकीय अधिकृत</p>
--	--

शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, नुवाकोट

बागमती प्रदेश, नेपाल

सूचना प्रविधि शाखा

नाम थर: फुर्वा लामा

शाखा प्रमुखको श्रेणी र पद : अधिकृत छैठौं (सूचना प्रविधि अधिकृत)

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।



- कार्यालयमा स्थापित सूचना प्रविधिका पूर्वाधार, उपकरणहरुको व्यवस्थित र नियमित राख्न प्राविधिक सहयोग प्रदान गउने।
- स्थानीय तहको Website, Software, System. Server, Network को नियमित सञ्चालन र अद्यावधिक गर्ने र सही अभिलेखतथा प्रतिवेदन तयार पार्न आवश्यक सहयोग गर्ने।
- स्थानीय तहको कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकपालहरु सुचारू रूपमा सञ्चालन भएको सुनिश्चित गर्न सहयोग गर्ने।
- संघिय तथा प्रादेशिक सरकारले माग गरेका सुचना, तथ्याङ्क तथा विवरण स्थानीय तहको सम्बन्धित शाखा/ पदाधिकारी सँगको समन्वयमा अद्यावधिक विवरण समयमा उपलब्ध गराउने।
- सूचना तथा संचार प्रविधिसँग सम्बन्धित राष्ट्रिय नीतिहरुको अध्ययन, नविन सोच र अनुप्रयोगहरुको खोज गर्ने र स्थानीय आवश्यकता अनुसार स्थानीकरण गर्न सहयोग गर्ने।
- श्रोत नक्साङ्कन डिजिटलाईजेसन गर्ने र डिजिटल प्रोफाइल बनाउन तथा अद्यावधिक गर्न सहयोग गर्ने।
- स्थानीय तहमा सूचना प्रविधि क्षेत्रमा आवश्यक रहेको गतिविधीहरु सहित वार्षिक ICT योजना तयार गर्ने गराउने।

Hurba ..

[Signature]
बद्रिनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत





- विद्युतीय शासन स्थापनाका लागि आवश्यक उपकरण र उपायहरूको अध्ययन गरि पालिका र वडा स्तरमा स्थापना गर्न सहयोग गर्दै ग्रामीण समुदायमा समेत सूचना प्रविधिको पहुँच / कनेक्टिभिटी स्थापना गर्न सहयोग गर्ने।
- स्थानीय तहका सबै कर्मचारीहरूलाई विद्युतीय शासन, सूचना तथा संचार प्राविधि सम्बन्धी तालिम र अभिमूखिकरण कार्यक्रम संचालन गर्न सहजिकरण गर्ने।
- स्थानीय तहमा सूचना प्रविधिसँग सम्बन्धित कर्मचारीलाई ICT सम्बन्धी ज्ञान,नियमित सीप हस्तान्तरण गर्ने।
- स्थानीय तहको कार्यालय तथा अन्य विषयगत निकायहरूका कार्यक्रम / परियोजना, सेवा प्रदायक, गैह सरकारी संस्था, समुदायमा आधारित संघ-संस्थाहरूका आभारभूत विवरण, बजेट विवरण, सूचना आदि विवरण व्यवस्थित रूपमा राख्ने र संप्रेक्षणमा सहयोग गर्ने।
- कार्यालयका कर्मचारी, सेवाग्राहीका सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक समस्याहरू समाधान गर्न सहजीकरण गर्ने।
- स्थानीय तहका बजेट, योजना, राजस्व, अनुगमन, खरिद लगायत क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी कार्य सम्पादनमा सहजिकरण गर्ने।
- कानून बमोजिम सार्वजनिक गर्नु पर्ने (Open Data) आवश्यक विवरण संकलन र अद्यावधिक गरी स्थानीय तहको Website लगायत उपयुक्त माध्यमबाट सार्वजनिक रूपमा संप्रेषण गर्ने।
- स्थानीय तहको ICT Status / System को नियमित अडिट गर्ने र सुरक्षा (Security) को उचित प्रबन्ध मिलाउने।
- सूचना केन्द्रहरूको स्थापना र संचालनमा सहयोग गर्ने।
- स्थानीय तहमा भएका असल अभ्यास तथा सूचनालाई नियमित र व्यवस्थित तवरले प्रकाशित गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो। दस्तखत:  कर्मचारीको नाम: फुर्वा लामा पद: अधिकृत छैठौं (सूचना प्रविधि अधिकृत) मिति: २०८१/०५/	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो। दस्तखत:  नाम: वद्रिनाथ लम्साल पद: प्रमुख प्रशासकीय अधिकृत मिति: २०८१/०५/
--	---


शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, मुसुङ्कोट
बागमती प्रदेश, नेपाल
कृषि विकास शाखा
नाम थर: विशाल लोहनी
शाखा प्रमुखको श्रेणी र पद : कृषि स्नातक, छैठौं
कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।

- कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने।
- कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिँचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन गर्ने।
- कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्ने।
- कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन गर्ने।
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन गर्ने।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण गर्ने।
- कृषि सम्बन्धी बीमा र कर्जा सहजीकरण र शीत भण्डारणको व्यवस्थापन गर्ने।
- कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण गर्ने।
- कृषि बीउविजन, नक्ष, मलखाद र रसायन तथा औषधीहरूको आपूर्ति, उपयोग र नियमन गर्ने।
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन गर्ने।
- कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण गर्ने।
- कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो। दस्तखत:  कर्मचारीको नाम: विशाल लोहनी पद: कृषि स्नातक, छैठौं मिति: २०८१/०५/	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो। दस्तखत:  नाम: वद्रीनाथ लम्साल पद: प्रमुख प्रशासकीय अधिकृत मिति: २०८१/०५/
---	--

शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, नुवाकोट

बागमती प्रदेश, नेपाल

आर्थिक प्रशासन शाखा

नाम थर: घनश्याम बेलवासे

शाखा प्रमुखको श्रेणी र पद : लेखापाल

समूह: लेखा

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।

- गाउँपालिकाको आर्थिक विनियम तर्जुमा गरी स्वीकृतिको लागि पेश गर्ने।
- जिल्लाको आवधिक योजना तर्जुमाको क्रममा गाउँपालिकाको वित्तीय अवस्थाको विश्लेषण गरी विवरणहरु उपलब्ध गराउने।
- बजेट तथा कार्यक्रम तयार गर्नको लागि बजेट सिलिङ्ग तथा संघीय सरकार, प्रदेश सरकार र योजना आयोगको निर्देशन समयमा नै प्राप्त गरी जानकारी गराउने।
- गाउँपालिकाको वार्षिक बजेट तर्जुमा गर्नको लागि वार्षिक बजेट तथा कार्यक्रमहरु माग गर्ने।
- गाउँपालिकाको राजस्व स्रोतको विश्लेषण गरी आन्तरिक राजस्वको अनुमान गर्ने।
- चालु वर्षको यथार्थ बजेट र चालु वर्षको संशोधित बजेट अनुमान तयार गरी आगामी आर्थिक वर्षको लागि बजेट मस्यौदा तयार गरी पेश गर्ने।
- बजेट स्वीकृति प्रकृयाद्वारा गठन हुने विभिन्न समितिहरुको काम कारवाहीमा आवश्यक सहयोग गर्ने।
- गाउँपालिकाको स्वीकृत बजेट अनुसार संचालन हुने योजना तथा कार्यक्रमहरुको कार्यान्वयन प्रकृत्यामा राय दिने।
- ठेक्काप्रथाद्वारा सामान खरिद, निर्माण, राजस्व जस्ता कार्य गराउँदा टेण्डर स्वीकृति पूर्व लिखित रुपमा राय पेश गर्ने।
- गाउँपालिकाको आम्दानी र खर्चमा संतुलन हुने गरी योजना तथा कार्यक्रम स्वीकृतिको लागि पेश गर्ने।
- आर्थिक कारोवारसँग सम्बन्धीत टिप्पणीहरु अध्ययन गरी आफ्नो राय दिने।

प.ब.स.




व्यक्तिगत लेखापाल
प्रमुख प्रशासकीय अधिकृत

- उपभोक्ता समितिहरूलाई काममा बाधा नपुग्ने गरी किस्ता निकासामा दिने, निर्माण व्यवसायीलाई रनिङ्ग विल भुक्तानी दिने तथा कार्यक्रम संचालन गर्नको लागि सञ्चालन अनुसार पेशकी निकासामा दिने।
- गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आखिरी प्रोत्साहन रकमहरू निकासामा माग गर्ने, निकासामा प्राप्त गर्ने र नियमानुसार खर्च गर्ने।
- चालु कोष, कोष पुर्ति र चौमासिक निकासामा माग गर्ने।
- गाउँपालिकाको आन्तरिक श्रोतहरू (कर, शुल्क, दस्तुर, विक्री) आदिबाट संकलित राजश्वहरू समयमै दाखिला गर्न लगाउने।
- गाउँपालिकाले असुल गर्नुपर्ने राजश्व, पेशकी तथा बेरुजुहरूको लगत अद्यावधिक राख्न लगाउने तथा असुल गर्न पत्राचार वा अन्य कारवाही गर्ने।
- कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारी र लेखा प्रमुख वा निजले तोकेको कर्मचारीको संयुक्त दस्तखतबाट सरकारी र कोषको खाता सञ्चालन गर्ने।
- भुक्तानीको लागि पेश हुन आएका कागजातहरू जाँच गरी मनासिव भएमा भुक्तानीको लागि प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने।
- गाउँपालिकाको हितको लागि मितव्ययिता अपनाई स्वीकृत बजेटको परिधि भित्र रही आवश्यक खर्च गर्ने।
- अख्तियार प्राप्त अधिकारीको आदेशानुसार स्वीकृत वार्षिक कार्यक्रम तथा योजनाहरूको भुक्तानी दिने र खर्चको लेखा राख्न लगाउने।
- कर्मचारी तथा जनप्रतिनिधिहरूको तलब, परिश्रमिक, भत्ता आदि समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउने।
- गाउँपालिकाले लिएको सेवाहरू जस्तै पानी, विजुली, टेलिफोन, आदिको खर्च जरिवाना नलाग्ने गरी समयमै भुक्तानी दिने व्यवस्था मिलाउने।
- आय र व्ययको हिसाब किताब रितपूर्वक राख्ने र राख्न लगाउने।
- कार्यालयमा रहेको चेक बुक, नगद, बैंक मौज्जात र त्यसको श्रेस्ता, धरौटी तथा त्यसको श्रेस्ता, आम्दीको श्रेस्ताहरूको सुरक्षित रूपमा राख्ने र राख्न लगाउने।
- एक आ.ब.को अन्त्य पछि अर्को आ.ब.को लागि पेशकी, बैंक मौज्जात, क.सं.कोष, धरौटी आदिको जिम्मेवारी सार्ने।
- भुक्तानी दिन बाँकी रकमहरूको जिम्मेवारी सार्ने।
- निर्दिष्ट समयमा मासिक, चौमासिक र वार्षिक पेशकी, आय, राजश्व, निकासामा, खर्च बैंक हिसाब विवरण आदिको प्रतिवेदन दुरुस्त राख्ने।
- गाउँपालिकाको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्ने।
- आय र व्ययको अन्तिम लेखापरीक्षण गराउनको लागि लेखा परीक्षकलाई आवश्यक सहयोग गर्ने।
- लेखापरीक्षणबाट प्राप्त हुन आएका बेरुजुहरू नियमित गर्ने, असुर उपर गर्नु पर्ने भए असुल उपर गरी प्राप्त प्रमाणहरूका आधारमा सम्परीक्षण गराउने र सोको रिपोर्ट सम्बन्धित निकायमा पठाउने।
- ऐन तथा नियमले तोकेको समय भित्र प्रारम्भिक बजेट मस्यौदा गरी स्वीकृतीको लागि पेश गर्ने।

Handwritten signature

Handwritten signature
बदिनाथ लम्साल
 प्रमुख प्रशासकीय अधिकृत

- तोकिएको समयमा आर्थिक विवरणहरु तयार गरी सम्बन्धित निकायमा पठाउने।
- आर्थिक प्रशासन सम्बन्धि नियमावली बमोजिमको उत्तरदायित्व निर्वाह गर्ने।
- फछौट नभएका पेशकी, असुल गर्नुपर्ने राजस्वको असुल गर्नुपर्ने बेरुजु सम्बन्धि कागजातहरु सुरक्षित रुपमा राख्ने।
- राजस्व असुली तथा सामग्री फिर्ता दाखिला सम्बन्धी कारवाहीमा रहेका कागजात तथा विवरणहरु सुरक्षित रुपमा राख्ने।
- चेकबुक, काटेका चेकहरु, भुक्तानीका श्रेस्ताहरु आदि सुरक्षित साथ राख्ने।
- शाखा अन्तरगतका कर्मचारीहरुको जिम्मामा रहेको रजिष्टर, अभिलेख, प्रतिवेदन, फाईल तथा अन्य सम्पत्तिको दुरुस्त र सही व्यवस्था गर्ने तथा कर्मचारीहरु सरुवा हुँदा वा नयाँ नियुक्ति हुँदा जिम्मामा रहेको सामानहरुको बरबुझारथ गर्ने तथा गर्न लगाउने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।
दस्तखत: 	दस्तखत: 
कर्मचारीको नाम: घनश्याम बेलबासे	नाम: वद्विनाथ लम्साल
पद: लेखापाल	पद: प्रमुख प्रशासकीय अधिकृत
मिति: २०८१/०५/	मिति: २०८१/०५/



शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

शेरावगर, नुवाकोट
बागमती प्रदेश, नेपाल

आन्तरिक राजस्व शाखा

नाम थर: विवेक गिरी

शाखा प्रमुखको श्रेणी र पद : आन्तरिक लेखा परिक्षक


समूह: लेखा समूह

कार्य सम्पादन सम्झौता



यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।

- राजस्व सम्बन्धी नीति, कानून तर्जुमा, कार्यान्वयन र नियमन (राजस्व चुहावट नियन्त्रण समेत) सम्बन्धी कार्य गर्ने।
- सम्पत्ति कर, घरबहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहाल विटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंग, प्वाँख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायीक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको सङ्कलन तथा बाँडफाँड सम्बन्धी कार्य गर्ने।
- आफ्नो क्षेत्र भित्र राजस्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी सङ्कलन, समन्वय र नियमन सम्बन्धी कार्य गर्ने।
- स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क तथा दस्तुर (नीति, कानून, मापदण्ड, नियमन, शुल्क निर्धारण, संकलन तथा व्यवस्थापन) सम्बन्धी कार्य गर्ने।

बद्रीनाथ लम्छाल
प्रमुख प्रशासकीय अधिकृत



- कानून बमोजिम ढुंगा, गिट्टी, बालुवा, माटो, नुन, सलेट, फायरक्ले जस्ता खानी खनीज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन सम्बन्धी कार्य गर्ने।
- ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्पिङ्ग, जिपिङ्ग, फ्लायिङ्ग रिपिटिङ्ग शुल्क सम्बन्धी कार्य गर्ने।
- सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन सम्बन्धी कार्य गर्ने।
- पानीघट्ट, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन सम्बन्धी कार्य गर्ने।
- प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना सम्बन्धी कार्य गर्ने।
- प्रचलित कानून बमोजिम दण्ड जरिवाना असूल उपर सम्बन्धी कार्य गर्ने।
- बाँकी बक्यौता रकमको लगत र असूल उपर सम्बन्धी कार्य गर्ने।
- करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक सम्बन्धी कार्य गर्ने।
- वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड सम्बन्धी कार्य गर्ने।
- आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन सम्बन्धी कार्य गर्ने।
- राजस्व परामर्श समितिमा प्रभावकारी रूपमा कार्य सम्पादन गर्ने।
- स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन सम्बन्धी कार्य गर्ने।
- राजस्वको सम्भाव्यता अध्ययन सम्बन्धी कार्य गर्ने।
- राजस्व सूचना तथा तथ्याङ्कको आदानप्रदान सम्बन्धी कार्य गर्ने।
- संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटा पूर्तिको स्रोत व्यवस्था सम्बन्धी कार्य गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो। दस्तखत:  कर्मचारीको नाम: विवेक गिरी पद: आन्तरिक लेखा परिक्षक मिति: २०८१/०५/	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो। दस्तखत:  वद्विनाथ लम्साल पद: प्रमुख प्रशासकीय अधिकृत मिति: २०८१/०५/
--	---



शिवपुरी गाउँपालिका
शेरावगर, नुवाकोट
बागमती प्रदेश, नेपाल

शेरावगर, नुवाकोट
बागमती प्रदेश, नेपाल




सामाजिक सुरक्षा तथा पञ्जिकरण सेवा इकाई
नाम थर: सबिन डंगोल

शाखा प्रमुखको श्रेणी र पद : एम. आई. एस. अपरेटर, पाँचौ

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरू सम्पादन गर्नु गराउनु पर्दछ।

- सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान गर्ने।
- संघ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने।
- सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सङ्घ, प्रदेश र स्थानीय संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य गर्ने।
- स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्यांक संकलन एवं व्यवस्थापन गर्ने।
- सामाजिक सुरक्षा भत्ता बैकिङ्ग प्रणाली मार्फत सन्चालन गर्ने।
- लक्षित समूह सम्बन्धी गाउँपालिकाको योजना कार्यक्रम स्रोत परिचालन र व्यवस्थापन गर्ने।
- सामाजिक सुरक्षा सम्बन्धी तथ्यांक र सूचना व्यवस्थापन सवै बढामा गर्ने।
- मासिक रूपमा बडा बाट व्यक्तिगत घटना दर्ता विवरण लिने।
- वार्षिक रूपमा सम्पूर्ण व्यक्तिगत घटना दर्ता विवरण विभागलाई पठाउने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: सबिन डंगोल</p> <p>पद: एम. आई. एस. अपरेटर, पाँचौ</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>नाम: बद्रिनाथ लम्साल</p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p> <p></p>
--	--


शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शेरावगर, नुवाकोट

बागमती प्रदेश, नेपाल

महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा

नाम थर: पुजा खतिवडा


शाखा प्रमुखको श्रेणी र पद : शाखा प्रमुख

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।



- महिला हक सम्बन्धी नीति, योजना कार्यान्वयन, समन्वय र नियमन सम्बन्धी कार्य गर्ने।
- महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तिकरण, क्षमता विकास सम्बन्धी कार्य गर्ने।
- लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवृद्धनात्मक, संरक्षणात्मक उपाय र पुनःस्थापना सम्बन्धी कार्य गर्ने।
- लैंगिक उत्तरदायी बजेट सम्बन्धी कार्य, बालबालिकाको हकहीत संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन सम्बन्धमा आवश्यक सहजिकरण गर्ने।
- बालबालिकाको हकहीत संरक्षण सम्बन्धी कार्य गर्ने।
- बालमैत्री शासकीय प्रवृद्ध, बाल क्लव, बाल संरक्षण समिति तथा बाल सञ्जाल बालबालिकाको हकहीत संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग समन्वय गर्ने।
- सम्पर्क, समन्वय तथा सहकार्य सम्बन्धी कार्य गर्ने।
- बालबालिका परिवार सहयोग सम्बन्धी कार्य गर्ने।
- वैकल्पिक स्याहार पद्धतिको कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
- बाल गृह, पुनःस्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- असहाय बालबालिकाका, सडक बालबालिका व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- बाल हिंसा नियन्त्रण सम्बन्धी कार्य गर्ने।
- बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन सम्बन्धी कार्य गर्ने।
- आपत्कालीन बाल उद्धार कोष स्थापना र व्यवस्थापन
- युवा जागरण, सशक्तिकरण र परिचालन
- जेष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य




बालबालिका तथा जेष्ठ नागरिक
प्रमुख प्रशासकीय अधिकृत
शिवपुरी गाउँपालिका



- जेष्ठ नागरिक क्लव, दिवा सेवा केन्द्र, भेटघोटौट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन
- सङ्ग तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण
- अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन
- अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य ।
- एकल महिला सम्बन्धी कार्य
- तोकिएका अन्य कार्यहरू
- शाखा प्रमुख, कार्यपालिकाको निर्देशन तथा कार्यालय प्रमुखले तोकेका अन्य कार्यहरू गर्ने
- वडा कार्यालय सँग सम्बन्धित LISA का सूचकहरू पूरा गर्न सहयोग गर्ने ।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरू गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो। दस्तखत:  कर्मचारीको नाम: पुजा खतिवडा पद: शाखा प्रमुख मिति: २०८१/०५/	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।  नाम: वद्विनाथ लम्साल पद: प्रमुख प्रशासकीय अधिकृत मिति: २०८१/०५/
--	---


शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

शेरावगर, नुवाकोट

बागमती प्रदेश, नेपाल

नाम थर: कल्पना के.सी

शाखा प्रमुखको श्रेणी र पद : न्यायिक सहजकर्ता

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरू सम्पादन गर्नु गराउनु पर्दछ।

- मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन गर्ने गराउने ।
- न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य गर्ने ।
- मानव अधिकारको संरक्षण तथा सम्बर्द्धन सम्बन्धी कार्य गर्ने ।
- व्यक्ति र समुदायबीच मेलमिलाप र मध्यस्थताको अभिलेख राखे ।
- न्यायिक समितिको निर्णय तथा फैसला कार्यान्वयन गर्न सहजिकरण गर्ने ।
- न्यायिक प्रतिरक्षा एवं पुर्पक्षसँग सम्बन्धित कार्य तथा छानविन गर्ने ।
- जाँचबुझ संग सम्बन्धित विभिन्न निकायबाट माग भएको विवरण र जवाफ पठाउने ।
- नीति तथा कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकाशन र अभिलेख राखे ।
- ऐन, नियम, कार्यविधि, आदेश, निर्देशन, मापदण्डको प्रमाणिकरण व्यवस्थापन गर्ने ।
- राजपत्र प्रकाशन र अभिलेख व्यवस्थापन गर्ने ।
- विधायन समितिको सचिवालय सम्बन्धी कार्य गर्ने ।
- न्यायिक समितिसँग सम्बन्धित अन्य कार्यहरू गर्ने ।
- शाखा प्रमुख, कार्यपालिकाको निर्देशन तथा कार्यालय प्रमुखले तोकेका अन्य कार्यहरू गर्ने








बद्रिनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत



- वडा कार्यालय सँग सम्बन्धित LISA का सूचकहरू पूरा गरी सहयोग गर्ने ।
- न्यायिक पुनरावलोकनमा गएका निवेदन र फछ्यौट भएका कानुनी अभिलेख राखे ।

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>कर्मचारीको नाम: कल्पना के.सी.</p> <p>पद: न्यायिक सहजकर्ता</p> <p>मिति: २०८१/०५/</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो।</p> <p>दस्तखत: </p> <p>नाम: बद्रीनाथ लम्साल</p> <p>पद: प्रमुख प्रशासकीय अधिकृत</p> <p>मिति: २०८१/०५/</p> <p></p>
--	--



शिवपुरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय

शेरावगर, नुवाकोट

बागमती प्रदेश, नेपाल

पशु सेवा शाखा



नाम थर: सन्देश पौडेल

शाखा प्रमुखको श्रेणी र पद :ना.प.स्वा.प्रा.

कार्य सम्पादन सम्झौता

यस शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी भई निम्न लिखित कार्यहरु सम्पादन गर्नु गराउनु पर्दछ।

- पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गर्ने।
- पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन गर्ने।
- पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण गर्न आवश्यक व्यवस्था गर्ने।
- पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन गर्ने।
- पशुनस्त्र सुधार पद्धति विकास र व्यवस्थापन गर्ने।
- पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण गर्ने।
- स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन तथा पशु आहारको गुणस्तर नियमन गर्ने।
- स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली व्यवस्थापन गर्ने।
- पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन गर्ने।
- पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य गर्ने।
- प्रमुख प्रशासकीय अधिकृतले तोकेको अन्य कार्यहरु गर्ने।

मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवम् ठिक साँचो हो। दस्तखत:  कर्मचारीको नाम: सन्देश पौडेल पद: ना.प.स्वा.प्रा., चौथो मिति: २०८१/०५/	यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठिक साँचो हो। दस्तखत:  वद्विनाथ लम्साल पद: प्रमुख प्रशासकीय अधिकृत मिति: २०८१/०५/
---	---

वद्विनाथ लम्साल
प्रमुख प्रशासकीय अधिकृत